



लिखु गाउँपालिका यसम, ओखलढुंगा



प्रदेश नं. १

स्थानीय राजपत्र

लिखु गाउँ कार्यपालिकाद्वारा प्रकाशित

खण्ड:- ६

संख्या:- ०१

मिति:- २०७९/०६/०८

भाग-२

नेपालको संविधानको धारा २२२ वमोजिम गठित गाउँ सभाले धारा २२६ को उपधारा १ र स्थानीय सरकार संचालन ऐन २०७४ दफा १०२ उपदफा ३ को अधिनमा रहि स्थानीय तहमा कार्यरत कर्मचारीहरूको आन्तरिक पर्यटन कार्यक्रम सञ्चालन निर्देशिका, २०७८ को पहिलो संशोधन, २०७९ लिखु गाउँ कार्यपालिकाद्वारा सर्वसाधारणको जानकारीका लागि प्रकाशन गरिएको छ ।

स्थानीय तहमा कार्यरत कर्मचारीहरूको आन्तरिक पर्यटन कार्यक्रम सञ्चालन निर्देशिका, २०७८ को पहिलो संशोधन, २०७९

नियमावली नं. - ४०

प्रमाणिकरण मिति:- २०७९/०६/०८

प्रस्ताव पेश गर्न प्रमुखबाट स्वीकृत मिति: २०७९/०६/०७

- १) **विषयवस्तुको संक्षिप्त व्यहोरा:** स्थानीय तहमा कार्यरत कर्मचारीहरूको लागि आन्तरिक पर्यटन कार्यक्रम सञ्चालन गरी समयसापेक्ष संशोधन गर्न वाञ्छनीय भएकोले स्थानीय तहमा कार्यरत कर्मचारीहरूको आन्तरिक पर्यटन कार्यक्रम सञ्चालन निर्देशिका, २०७८ मा संशोधन आवश्यक रहेको छ । यो संशोधन कार्यपालिकाबाट पारित भएमा स्थानीय सरकारको नीति, कार्यक्रम तथा बजेट भन्दा माथि कुनै प्रकारको थप आर्थिक भार पर्ने छैन ।
- २) **प्राप्त परामर्श तथा अन्य सान्दर्भिक कुरा:** यो निर्देशिका संशोधन गर्न आर्थिक वर्ष ०७९/८० को नीति, कार्यक्रम तथा बजेट तथा स्थानीय कानूनहरूलाई आधार मानिएको छ । आन्तरिक पर्यटनमा जाने कर्मचारीहरूको प्रतिवेदन तथा बिद्यमान बजार मूल्यलाई विश्लेषण गरी उक्त कुरा अन्य कुनै कानूनसँग बाझिएको नदेखिएको राय पनि प्राप्त भएको छ ।
- ३) **प्रस्ताव पेश गर्नाका कारण:** गाउँ कार्यपालिका तथा मातहतका कार्यालय अन्तर्गत कर्मचारीहरूको लागि आन्तरिक पर्यटनमा जाँदा निर्देशिकाले तोकेको रकम कम रहेको प्रतिवेदन पेश भएकोले पर्यटन

प्रवर्धनलाई थप प्रभावकारि बनाउन र यस सम्बन्धमा जारी भएका संघीय, प्रदेश तथा स्थानीय कानूनहरूसँग यस निर्देशिकको सामञ्जस्यता स्थापित गर्न यो संशोधन प्रस्ताव पेश गरिएको हो ।

- ४) निर्णय हुनु पर्ने व्यहोरा: स्थानीय तहमा कार्यरत कर्मचारीहरूको आन्तरिक पर्यटन कार्यक्रम सञ्चालन निर्देशिका, २०७८ संशोधनका लागि पेश गरिएका नियमहरू देहाय बमोजिम छन्-

विद्यमान व्यवस्था	संशोधित व्यवस्था	संशोधनको कारण
<p>नियम ९ (१) सुविधा पाउने: (१) यस निर्देशिका बमोजिम भ्रमणमा जाने कर्मचारीलाई दैनिक एक हजारको दरले दश दिन बराबरको दश हजार रकम भ्रमण खर्च बापत अग्रिम पेशकीको रुपमा वा भ्रमण पछि अनुसूची-२ बमोजिमको प्रतिवेदन सम्बन्धित निकायमा पेश गरेपछि खर्च शीर्षक नम्बर २११३५ (कर्मचारी प्रोत्साहनको लागि पर्यटन बिदा) बाट एकमुष्ठ भुत्तानी दिइनेछ ।</p>	<p>नियम ९ (१) सुविधा पाउने: (१) यस निर्देशिका बमोजिम भ्रमणमा जाने कर्मचारीलाई दैनिक एक हजार पाँच सयको दरले दश दिन बराबरको पन्ध्र हजार रकम भ्रमण खर्च बापत अग्रिम पेशकीको रुपमा वा भ्रमण पछि अनुसूची-२ बमोजिमको प्रतिवेदन सम्बन्धित निकायमा पेश गरेपछि खर्च शीर्षक नम्बर २११३५ (कर्मचारी प्रोत्साहनको लागि पर्यटन बिदा) बाट एकमुष्ठ भुत्तानी दिइनेछ ।</p>	<p>पर्यटन काजमा जाँदा सुविधा पाउने विद्यमान व्यवस्थालाई थप प्रभावकारि बनाउन र कर्मचारीहरूको आन्तरिक पर्यटन प्रतिवेदन तथा विद्यमान बजार मूल्यलाई बिश्लेषण तथा यस सम्बन्धमा जारी भएका संघीय, प्रदेश तथा स्थानीय कानूनहरूसँग यस ऐनको सामञ्जस्यता स्थापित गर्न</p>

आज्ञाले

लिलाराज श्रेष्ठ

प्रमुख प्रशासकीय अधिकृत

मिति:- २०७९/०६/०८